



गुल्मीदरबार गाउँपालिका

स्थानीय राजपत्र

खण्ड : ३

संख्या : १

भदौ ०१ गते , २०७७

भाग-२

कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा संलग्न जनशक्तिलाई प्रोत्साहत सम्बन्धी कार्यविधि, २०७७

गाउँ कार्यपालिकाबाट स्वीकृत मिति: २०७७।०३।२९

प्रस्तावना:

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणको पहिचान, रोकथाम, नियन्त्रण तथा उपचार गर्ने कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा खटिने स्वास्थ्यकर्मी एवं अन्य कर्मचारी तथा पदाधिकारीहरू लगायतका जनशक्तिलाई कोरोना भाईरस रोकथाम कार्यमा संलग्न भई जोखिम बहन गरि कार्य गर्नु पर्ने अवस्थालाई मनन गरी निजहरुले गरेको उल्लेखनीय कार्यमा थप हौसलाका लागि प्रोत्साहन गर्न संक्रामक रोग ऐन २०२०, स्थानीय सरकार संचालन ऐन, २०७५ को दफा १०२ र गुल्मीदरबार गाउँपालिकाको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७६ को दफा (४) बमोजिमको अधिकार प्रयोग गरि यो कार्यविधि तयार गरी जारी गरिएको छ ।

- संक्षिप्त नाम र प्रारम्भ: (१) यस कार्यविधिको नाम “कोरोना रोकथाम तथा नियन्त्रण कार्यमा संलग्न कर्मचारीलाई प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७७” रहनेछ ।
(२) यो कार्यविधि गाउँकार्यपालिकाबाट स्वीकृत भएपश्चात लागु हुनेछ ।
- परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:
 - “गाउँपालिका” भन्नाले गुल्मी दरबार गाउँपालिका बुझिनेछ ।
 - “कार्यालय” भन्नाले गाउँ कार्यपालिकालाई बुझाउँछ । सो शब्दले वडा कार्यालय समेतलाई बुझाउनेछ ।
 - “गाउँकार्यपालिका” भन्नाले गुल्मी दरबार गाउँकार्यपालिकालाई बुझाउनेछ ।
 - “सचिवालय” भन्नाले यसै कोरोना भाईरस नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्य गर्न गठित गाउँस्तरीय सचिवालय भन्ने बुझाउनेछ ।

- (५) "प्रमुख प्रशासकीय अधिकृत" भन्नाले गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बुझाउनेछ ।
- (६) "कर्मचारी" गाउँपालिका तथा वडा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई बुझाउनेछ ।
- (७) "स्वास्थ्य संयोजक" भन्नाले गाउँपालिकाको स्वास्थ्य शाखाको स्वास्थ्य संयोजकलाई बुझाउनेछ ।
- (८) "स्वास्थ्यकर्मी" भन्नाले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै स्वास्थ्यकर्मीहरूलाई बुझाउनेछ । यस अन्तर्गत ल्याब असिस्टेन्ट तथा एम्बुलेन्स चालक समेतलाई बुझाउनेछ ।
- (९) "उपचार" भन्नाले कोभिड १९ को संक्रमण पहिचान, रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी स्वास्थ्य सेवा सम्झनु पर्दछ ।
- (१०) "कोभिड-१९" भन्नाले SARS-COV-2 भाईरसले गर्ने संक्रमणबाट मानिसलाई हुने रोग सम्झनु पर्दछ ।
- (११) "प्रोत्साहन भत्ता" भन्नाले कोभिड १९ को उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न जनशक्तीलाई उपचारको सम्बन्धी कार्य गर्दा जोखिम बहन गरेवापत प्रोत्साहत गर्न उपलब्ध गराउने सुविधा बुझनु पर्दछ ।
- (१२) "जनशक्ती" भन्नाले कोभिड १९ को संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी (नर्स, प्यारामेडिक्स, ल्याब टेक्निसियन, पालिकाका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाईमा संलग्न कर्मचारी, सवारी चालक, कार्यालय सहयोगी तथा सचिवालयले उपचारको कार्यमा खटाएको जो कोहीलाई बुझनु पर्दछ ।
- (१३) "जोखिम बिमा" भन्नाले कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका विभिन्न कार्यमा खटिने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सवारी चालक, महिला स्वास्थ्य स्वयंसेविका, क्वारेन्टिनमा खटिएका सुरक्षाकर्मी, सुरक्षा गार्ड, सुरक्षा टोली, भान्से समेतका व्यक्तिहरूको कोरोना जोखिम बिमा बुझनु पर्छ ।
- (१४) "व्यवस्थापक" भन्नाले पालिका भित्र रहेका विभिन्न क्वारेन्टिनको समग्र व्यवस्थापन कार्यमा खटिने व्यक्तिलाई बुझनु पर्छ ।

३. प्रोत्साहत सुविधा: गुल्मीदरबार गाउँपालिका भित्र कार्यरत स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरूलाई लकडाउन अवधिभर कोरोना भाईरस रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्य गर्दा देहाय बमोजिम थप सुविधा उपलब्ध हुनेछ ।

- (1) पहिलो पंक्तीमा रही कार्य गर्ने अनुसूची १ बमोजिमका स्वास्थ्यकर्मी खटिएको दिनको हिसाबले खाईपाई आएको तलबको ७५ (पचहत्तर) प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनेछ, यसरी स्वास्थ्यकर्मी खटनपटन सम्बन्धमा स्वास्थ्य शाखाको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्न खटाउनु पर्नेछ ।
- (2) दोश्रो पंङ्तीमा रही कार्य गर्ने अनुसूची २ बमोजिमका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खटिएको दिनको खाईपाई आएको तलबको ५० (पचास) प्रतिशत जोखिम भत्ता उपलब्ध गराईनेछ । कर्मचारीलाई कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा प्रमुख प्रशासकीय अधिकृतले कामकाज गर्न खटाउनु पर्नेछ ।
- (3) कोभिड १९ को उपचारमा संलग्न अन्य जनशक्तीलाई स्थानीयतह कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा अनुसूची ३ बमोजिमको भत्ता सुविधा उपलब्ध गराईनेछ ।
- (4) कोभिड-१९ को RDT परीक्षण गरे वापत प्रति परीक्षण ५० रुपैया र RT-PCR परीक्षण वापत प्रति परीक्षण १०० रुपैया परीक्षणमा संलग्न जनशक्तीलाई थप सुविधा उपलब्ध गराईनेछ । यसरी सुविधा उपलब्ध गराउँदा परीक्षण गरेका व्यक्तिहरूको परीक्षण मिति सहितको नामनामेसी विवरण स्वास्थ्य शाखाबाट प्रमाणित गरि उपलब्ध गराउनु पर्नेछ ।
- (5) २०७७ जेठ र असार महिनामा क्वारेन्टिनमा रहने नागरिकहरूको वृद्धि भएको भारत लगायतका मुलुकबाट नागरिकहरू आउनेक्रम बढीरहेको र कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि क्वारेन्टिन

व्यवस्थापन, नागरिकहरूको स्वास्थ्य सुरक्षा सर्तकता, समन्वय, सहजिकरण, सूचना प्रवाह लगायतका कार्यहरूमा अहोरात्र खटिनुपर्ने हुँदा प्रोत्साहनस्वरूप स्वास्थ्य संयोजक र प्रमुख प्रशासकीय अधिकृतलाई ५०००।— (पाँच हजार) प्रति महिनाका दरले उपलब्ध गराउने ।

- (6) पालिकाका मुख्यस्थानमा रहेका क्वारेन्टिन व्यवस्थापकहरूलाई समन्वय र सूचना प्रवाहको लागि ०७७ असार मसान्त सम्मको लागि एकमुष्ट रु. ५०००।—(पाँच हजार) संचार सुविधा उपलब्ध गराउने । जनप्रतिनिधि व्यवस्थापक रहेको अवस्थामा उक्त सुविधा उपलब्ध नहुने ।
- (7) लकडाउन अवधिभर सचिवालयको काममा दैनिक रूपमा बैठक बसे वापतको बैठक भत्ता उपलब्ध हुने छैन । तर सचिवालयको बैठक बाहेक अन्य बैठकमा उपस्थित हुँदा रहँदा भने नियमानुसार बैठक भत्ता प्राप्त गर्न सकिनेछ ।
- (8) जनप्रतिनिधी तथा अन्य पदाधिकारीहरूलाई महिनाको बढिमा १५ दिनसम्मको नियमानुसार बैठक भत्ता उपलब्ध गराउन सकिनेछ ।
- (9) कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका विभिन्न कार्यमा खटिने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सवारी चालक, महिला स्वास्थ्य स्वयंसेविका, क्वारेन्टिनमा खटिएका सुरक्षाकर्मी, सुरक्षा गार्ड, सुरक्षा टोली, भान्से समेतका व्यक्तिहरूको कोरोना जोखिम बिमा गाउँपालिकाले गर्ने व्यवस्था मिलाउनेछ ।

४. **सुविधा पाउने आधार/मापदण्ड:** बुँदा नं ३ बमोजिमको प्रोत्साहत भत्ता प्राप्त गर्न देहाय बमोजिमको विवरण खुलाई पेश गर्नु पर्नेछ ।

- पहिलो र दोश्रो पंक्तीमा रही कार्य गर्ने स्वास्थ्यकर्मीहरूको हकमा गुल्मीदरवार गाउँपालिकाका स्वास्थ्य शाखाबाट निजहरूले लकडाउन अवधिभर कोभिड १९ को उपचारमा खटिएको प्रमाणित विवरण खुलाई पेश गर्नु पर्नेछ ।
- अन्य सचिवालयका पदाधिकारी तथा कर्मचारीहरूको हकमा निजहरूले कार्य गरेको विवरण तथा खटिएको प्रयोजन खुलाई प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराउनु पर्नेछ ।

५. **बजेट/श्रोतको व्यवस्था:** (१) प्रोत्साहत भत्ता तथा अन्य भत्ता सुविधा उपलब्ध गराउन आवश्यक रकमको व्यवस्था गाउँपालिकाले मिलाउनु पर्नेछ ।

(२) गाउँपालिकाले कोभिड १९ सम्बन्धी कार्य गर्दा खर्च हुने भत्ता/सुविधाको रकम विपद् व्यवस्थापन कोषबाट गर्ने व्यवस्था मिलाउनु पर्नेछ । तर विपद् व्यवस्थापन कोषमा आवश्यक रकमको अभाव भएमा गाउँपालिकाले बचत रहने अन्य श्रोतबाट समेत खर्च/भुक्तानी गर्न सक्नेछ ।

(३) यसरी खर्च गरिएको रकमको हिसाब गाउँपालिकाले बेग्लै राख्नु पर्नेछ, र सो को विवरण प्रमुख प्रशासकीय अधिकृत मार्फत गाउँ कार्यपालिकामा पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

६. **सुविधा पाउने अवधि:** कोभिड १९ को उपचार सम्बन्धी कार्य गर्दा जनशक्तीलाई उपलब्ध हुने यस कार्यविधी बमोजिमको भत्ता/सुविधाको अवधि चैत्र ११ गतेदेखि लागु हुने गरी लकडाउन कायम रही रहेमा २०७७ असार मसान्तसम्मको लागि मात्र हुनेछ । तर गाउँ कार्यपालिकाले आवश्यक ठानेमा कार्यपालिकाको निर्णयानुसार अवधि थप गर्न समेत सक्नेछ ।

७. **अन्य/विविध:** (१) यस कार्यविधिको कार्यान्वयन गर्दा केही दुविधा पर्न गएमा गाउँपालिकाले आवश्यक निर्णय गरी त्यस्तो बाधा अड्काउ फुकाउन आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(२) गाउँकार्यपालिकाबाट कार्यविधि स्वीकृत हुनुभन्दा अगाडि भुक्तानी भएको जोखिम भत्ता यसै अनुसार भएको मानिनेछ ।

अनुसूची १
बुँदा नं ३(१) संग सम्बन्धित

पहिलो पंक्तीमा रही कार्य गर्ने ७५ (पचहत्तर) प्रतिशत प्रोत्साहत भत्ता पाउने कर्मचारी/पदाधिकारीहरु

सि.नं.	पद/नाम	संख्या	कैफियत
स्वास्थ्यकर्मीहरु			
१	ल्या.अ.	१ जना	आइसोलेसन र क्वारेन्टिनमा रहने जनशक्तिहरु
२	सि.अ.हे.व/ अ.हे.व. हे.अ./सहायक/ अनमी	१२ जना	
३	एम्बुलेन्स चालक	१ जना	
		१४ जना	

अनुसूची २
बुँदा नं ३(२) संग सम्बन्धित
दोश्रो पंत्तीमा रही कार्य गर्ने ५० (पचास) प्रतिशत प्रोत्साहत भत्ता पाउने कर्मचारी/पदाधिकारीहरु

सि.नं.	पद/नाम	संख्या
१.	प्रमुख प्रशासकीय अधिकृत	१
२.	स्वास्थ्य संयोजक	१
३.	लेखा प्रमुख/प्रशासन प्रमुख/सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख (सचिवालय र LCCMC मा कामकाज गर्न खटिएको)	३
४.	सू.प्र.अ. (सचिवालयमा सूचना संकलन तथा प्रशोधन समेतका कामकाज गर्न खटिएको)	१
५.	सि.अ.हे.व/ अ.हे.व./हे.अ./सहायक/अनमी	२७
६.	सहायक पाँचौ/चौथो (सचिवालय र क्वारेन्टिन व्यवस्थापनमा खटिएका कर्मचारी)	२
७.	सूचना सहायक (सचिवालय र LCCMC मा कामकाज गर्ने)	१
		३६

अनुसूची ३
बुँदा नं ३(३) संग सम्बन्धित

अन्य कर्मचारी/पदाधिकारीहरूले पाउने भत्ता/सुविधा

- लकडाउन अवधिभर जोखिम नियन्त्रणको लागि खटिएको सुरक्षाकर्मी र स्वास्थ्य संस्थाको कार्यालय सहयोगी प्रति दिन (खटिएको दिनको मात्र) दैनिक रु. ४०० को दरले भत्ता उपलब्ध गराउने यसरी भत्ता उपलब्ध गराउँदा सम्बन्धित संस्थाको इन्चार्जबाट खटिएको दिनको प्रमाणित विवरण उपलब्ध गराउनु पर्ने ।
- बैठक भत्ता (जनप्रतिनिधी, पदाधिकारी तथा आमन्त्रित सदस्यहरू) नियमानुसार उपलब्ध हुने ।

आज्ञाले
लक्ष्मण पाण्डे
प्रमुख प्रशासकीय अधिकृत